



नेपाल सरकार

# सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम

कार्यक्रम सम्बन्धित ईकाई

सिंहदरवार कार्यालय  
सिंहदरवार, काठमाडौं

प.सं. : ०७७/७८

च.नं.: २९६

मिति: २०७८/०२/२३

श्री स्थानीय तह, सबै

विषय: सूचना प्रविधि अधिकृतको तलब सोधभर्ना सम्बन्धमा ।

स्थानीय तहमा नियुक्त भइ आ.व. २०७७/७८ मा कार्यरत सूचना प्रविधि अधिकृतहरूको फागुन देखि आषाढ मसान्त सम्मको तलब मध्ये यस कार्यक्रमको तर्फबाट बेहोरिने ७५% रकम र पोशाक बापत रु १०,००० समेत पठाउने प्रयोजनको लागि देहायका विवरण र कागजातहरू तयार गरि यस कार्यक्रमको सम्बन्धित प्रादेशिक कार्यक्रम कार्यान्वयन ईकाई (PPIU)मा कार्यरत सूचना प्रविधीविज्ञ मार्फत मिति २०७८ जेष्ठ ३० गते भित्र पठाईदिनुहुन अनुरोध छ । साथै, विवरण प्राप्त भए पछि मात्र सोधभर्ना रकम पठाईने र यस आ.व.को पारिश्रमिक बापतको रकम यसै आ.व. भित्र सोधभर्ना लिईसक्नुपर्ने व्यहोरा समेत अनुरोध छ ।

(बसन्तराज पौडेल)

लेखा अधिकृत

## सोधभर्ना पठाउन आवश्यक विवरण

यस अघि पठाईसकेको विवरण- फरक परेमा अध्यावधिक गर्ने, अन्यथा नयाँ विवरण पठाउने:

- १) सूचना प्रविधि अधिकृतको व्यक्तिगत विवरण (नाम, ईमेल, सम्पर्क नं.)
- २) लेखा अधिकृतको व्यक्तिगत विवरण (नाम, सम्पर्क नं.)
- ३) करार / नियुक्ति र नविकरणको आ.व., महिना र गते खुलेको विवरण
- ४) करार सम्झौताको प्रतिलिपि वा नविकरणको प्रतिलिपि वा नियुक्तिको प्रतिलिपि
- ५) बैङ्कको नाम, शाखाको नाम र खाता विवरण

(स्थानीय तहको ग २.७ विविध खर्च खाताको विवरण :- उल्लेखित पारिश्रमिक र पोशाक खर्च बापतको रकम सम्बन्धित स्थानीय तहको खातामा Digital transfer गरिने हुँदा खाताको नामको हिज्जे (spelling) र पूरा खाता नम्बर फरक नपर्ने गरि रुजु गरि पठाईदिनु हुन ।

यस आ.व. को बाँकि रकम निकासका लागि आवश्यक नयाँ विवरण:

- ६) अगाडी हाजिरी विवरण नपठाउनेहरूले श्रावण देखिको र पठाउनेहरूले फागुन देखि जेष्ठ मसान्त सम्मको हाजिरी विवरण पठाईदिनुहुन अनुरोध छ । (हाजिरी विवरण भर्न आवश्यक पत्रको नमूना [bit.ly/template-attendance](http://bit.ly/template-attendance) बाट प्राप्त गर्न सकिने छ । )



*Handwritten signature and name: [Signature] [Name]*

स्थानीय तहहरूमा नियुक्त सूचना प्रविधि अधिकृतहरूको पारिश्रमिकका लागि सोधभर्ना माग गर्दा

### हाजिरी प्रमाणितको ढाँचा

प्रदेश:	जिल्ला:	स्थानीय तह:
सूचना प्रविधि अधिकृतको पूरा नाम:	सूचना प्रविधि अधिकृतको नियुक्ति मिति (गते / महिना / वर्ष):	चालु आ. व. (७७/७८) मा कार्य गरेको जम्मा महिना:

#### हाजिर विवरण

	महिना	महिना	महिना	महिना	महिना	महिना	महिना	महिना	महिना	महिना	महिना	महिना	जम्मा
कार्यालय लागेको जम्मा दिन													
रुजु हाजिर दिन *													

\*सम्झौता अनुसार बिदा / काज स्वीकृत भएको मा रुजु हाजिरि जनाउने

जम्मा विदा (दिन):

कैफियत: ..... दिन .....बिदा (..... गते देखि..... गते सम्म)

नोट: हाजिरी किताबको प्रतिलिपी वा कार्यालयको हाजिरी प्रमाणित पत्र संलग्न गर्नुपर्नेछ ।

#### प्रमाणीकरण

हस्ताक्षर: \_\_\_\_\_

पद: सूचना प्रविधि अधिकृत                      लेखा प्रमुख                      प्रमुख प्रशासकीय अधिकृत

नाम: \_\_\_\_\_

सम्पर्क नं: \_\_\_\_\_

इमेल: \_\_\_\_\_

(कार्यालयको छाप)